



स्थानीय राजपत्र

शैलुङ गाउँपालिकाद्वारा प्रकाशित

खण्ड: ६,

संख्या: ३,

१७ असार, २०७९

भाग-२

शैलुङ गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
काटाकुटी दोलखा
बागमती प्रदेश, नेपाल

“शैलुङ गाउँपालिकाको शिक्षा (पहिलो संशोधन)

नियमावली, २०७९”

शैलुङ गाउँपालिका शिक्षा नियमावली, २०७५ लाई संशोधन गर्न वान्छनीय भएकोले,

शैलुङ गाउँपालिकाको शिक्षा ऐन, २०७४ को दफा ६२ ले दिएको अधिकार प्रयोग गरी गाउँ कार्यपालिकाले देहायका नियमहरू बनाएको छ ।

१. संक्षिप्त नाम: (१) यस नियमावलीको नाम “शैलुङ गाउँपालिकाको शिक्षा (पहिलो संशोधन) नियमावली, २०७९” रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. शैलुङ गाउँपालिकाको शिक्षा नियमावली-२०७५ को परिच्छेद-५, नियम २६ मा संशोधन: शैलुङ गाउँपालिकाको शिक्षा नियमावली, २०७५ (यस पछि “मूल नियमावली” भनिएको) को नियम २६ को,-

(१) उपनियम (ग) मा रहेको “गाउँ पालिकाको एक जना प्रतिनिधि – सदस्य ” भन्ने शब्दहरूको सट्टा “सम्बन्धित वडाको वडाध्यक्ष वा वडाध्यक्षले तोकेको निर्वाचित सदस्य प्रतिनिधि-सदस्य ” भन्ने शब्दहरू राखिएका छन् ।

(२) उपनियम (घ) मा रहेको “विद्यालय हेर्न तोकिएको विद्यालय निरीक्षक – सदस्य ” भन्ने शब्दहरूको सट्टा “विद्यालयको संस्थापक वा चन्दा दाताबाट एक महिला सहित २ जना -सदस्य ” भन्ने शब्दहरू राखिएका छन् ।

(३) उपनियम (ङ) झिकिएको छ ।

(४) उपनियम (च) मा रहेको “वरिष्ठ शिक्षक”भन्ने शब्दहरूको सट्टा “शिक्षक स्टाफ बैठकबाट छनौट भएको शिक्षक ” भन्ने शब्दहरू राखिएका छन् ।

३. मूल नियमावलीको परिच्छेद-५, नियम २९ मा संशोधन: मूल नियमावलीको नियम २९ को,-

(१) उपनियम (ङ) झिकिएको छ ।

४. मूल नियमावलीको परिच्छेद-९, नियम ५४ मा संशोधन: मूल नियमावलीको नियम ५४ को,-

(१) उपनियम (क) मा रहेको “गाउँपालिकाको अध्यक्ष”भन्ने शब्दहरूको सट्टा “गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत” भन्ने शब्दहरू राखिएका छन् ।

(२) उपनियम (ख) झिकिएको छ ।

(३) उपनियम (ग) मा रहेको “गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत” भन्ने शब्दहरूको सट्टा “ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतले तोकेको अधिकृत स्तर कर्मचारी ” भन्ने शब्दहरू राखिएका छन् ।

- (४) उपनियम (च) मा रहेको “सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक वा शिक्षा अधिकृतले तोकेको प्रतिनिधि ” भन्ने शब्दहरूको सट्टा “ गाउँपालिकाको शिक्षा शाखा प्रमुख ” भन्ने शब्दहरू राखिएका छन् ।
- (५) नियम (२) मा रहेको “सम्बन्धित विद्यालयमा ” भन्ने शब्दहरूको सट्टा “ गाउँपालिकाको शिक्षा शाखामा ” भन्ने शब्दहरू राखिएका छन् ।
५. मूल नियमावलीको परिच्छेद-९, नियम ५८ मा संशोधन: मूल नियमावलीको नियम ५८ को,-
- (१) उपनियम (४) मा रहेको “गाउँपालिकाको अध्यक्षले निर्णय गरी शिक्षक सरुवा गर्न सकिनेछ”भन्ने शब्दहरूको सट्टा “गाउँपालिकाको अध्यक्षले निर्णय गरी सरुवा सहमती दिन सक्नेछ ” भन्ने शब्दहरू राखिएका छन् ।
५. मूल नियमावलीको परिच्छेद-१५, नियम ८८ मा संशोधन: मूल नियमावलीको नियम ८८ को,-
- (१) उपनियम (१) मा रहेको “गाउँ कार्यपालिकाबाट ”भन्ने शब्दहरूको सट्टा “गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वा शिक्षा शाखा प्रमुखबाट ” भन्ने शब्दहरू राखिएका छन् ।

प्रमाणीकरण मिति २०७९ असार १५ गते

आज्ञाले,

चुन बहादुर तामाङ
प्रमुख प्रशासकीय अधिकृत